



कोशी प्रदेश सरकार
उद्योग, कृषि तथा सहकारी मन्त्रालय
प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय
इनरुवा, सुनसरी

प.सं. २०८३।०८४

च.नं.

मिति: २०८३।०४।१२

विषय : यस कार्यालयको नियमन क्षेत्रभित्रका सहकारी संघ/संस्थाहरूलाई जारी गरिएको विशेष निर्देशन।

सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुरूप सहकारी संघ/संस्थाको काम कारबाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सञ्चालन एवं व्यवस्थापन गरी सहकारी संघ/संस्थामा सुशासन कायम गर्न तथा प्रभावकारी व्यवस्थापनका लागि प्रदेश सहकारी ऐन, २०७६ को दफा १३१ बमोजिम सहकारी संघ/संस्थाको लागि यो निर्देशन जारी गरिएको छ।

१. सहकारी संघ/संस्थाहरूले आ.ब. २०८२/०८३ को कारोबारको लेखा परीक्षणका लागि साधारणसभाले स्वीकृत गरेको लेखापरीक्षक नियुक्त गरी प्रदेश सहकारी ऐन, २०७६ को दफा ६३ (३) बमोजिम नियुक्तिको जानकारी पठाउने व्यवस्था मिलाउने। सहकारी संस्थाको लेखाङ्कन नेपाल लेखामान बोर्डले निर्धारण गरेको ढाँचामा राखी सोको लेखापरीक्षण सहकारी विभागबाट जारी सहकारी संस्थाको लेखापरीक्षण निर्देशिका, २०७५ ले तोकेको प्रक्रिया अनुसार गर्ने गराउने। संस्थाको वित्तीय विवरणका अलावा नियामक निकायमा पेश गर्ने लामो फारम प्रतिवेदन (Long form Report) र जोखिमावस्था मूल्याङ्कन फारम (कार्यालयको वेबसाइटबाट डाउनलोड गरी लिन सकिने) अनिवार्य रूपमा पठाउने व्यवस्था मिलाउने तथा सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षण सम्बन्धी मापदण्ड, २०७८ मा तोकिएको सीमा भन्दा माथि सम्पत्ति तथा दायित्व भएका संस्थाहरूको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन नियामक निकायमा पठाउने व्यवस्था मिलाउने।
२. सहकारी संघ/संस्थाहरूले लेखा परीक्षण गराउने कार्य समयमै सम्पन्न गरी साधारणसभामा छलफल हुने विषय, कार्यक्रम लगायत निर्वाचन वा रिक्त पदमा उप-निर्वाचन सम्बन्धी कार्यक्रम भए सो कार्यक्रम तालिकासमेत राखी ३० दिन अगावै सदस्यहरूलाई जानकारी गराई तोकिएको समयभित्रै साधारणसभा सम्पन्न गरी ३० दिनभित्र प्रदेश सहकारी ऐन, २०७६ को दफा ६० (१) बमोजिमका कागजातहरू समेत संलग्न राखी बार्षिक प्रतिवेदन बुझाउने।
३. सहकारी संघ/संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र साधारणसभा गरिसक्नु पर्ने तथा ऐनको दफा २१ (३) बमोजिम माघ १५ गते भित्रमा आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ। संस्थाहरूले साधारणसभा सञ्चालन गर्दा तडकभडकपूर्ण उद्घाटनसत्र नगरी सोझै बन्दसत्रमा प्रवेश गर्ने एवम् सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्दा सहकारी संस्थाको साधारणसभा (कार्य व्यवस्था) निर्देशिका, २०७६ ले तोकेको प्रक्रिया पूरा गर्ने र

"कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान"

फोन नं. ०२५-५६५१८४

Email: sahakarirajistar@koshi.gov.np

(Handwritten signature)
अध्यक्ष



कोशी प्रदेश सरकार
उद्योग, कृषि तथा सहकारी मन्त्रालय

प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय
इनरुवा, सुनसरी

प.सं. २०८३।०८४

च.नं.

निर्वाचित पदाधिकारीको तिनपुस्ते विवरण तथा सम्पत्ति विवरण पेश गर्ने। निर्वाचित सञ्चालकहरू तथा सञ्चालकद्वारा नियुक्त कर्मचारीले आफ्नो कार्यकालमा सिर्जना भएका दायित्व फरफारक गर्ने जिम्मासमेत उनीहरूकै हुने भएकाले दायित्व फरफारक नगर्ने मनसायले राजीनामा दिने, जिम्मेवारी पन्छाउने खालका कार्य गर्न पाइनेछैन। कुनै कारणबाट संस्थाको जिम्मेवारीबाट अलग भएपनि उक्त समयमा सिर्जना भएको दायित्व बहन गर्ने जिम्मा तत्कालीन सञ्चालक समितिका पदाधिकारी वा कर्मचारीकै हुने भएकोले जिम्मेवारीपूर्वक कार्यसञ्चालन गर्ने, गराउने।

४. अनुगमनको क्रममा कतिपय सहकारी संघ/संस्थाले कर्जा जोखिम कोषमा पर्याप्त रकम जम्मा नगरी खुद बचत बाँडफाँट गरेको पाइएको हुँदा यस आ.व. को लेखापरीक्षण हुँदा नियमानुसार कर्जा जोखिम कोषमा पर्याप्त रकम छुट्याएर मात्र खुद बचत बाँडफाँट गर्ने व्यवस्था मिलाउने, साथै भाखा नाघेको ऋण असूलीको लागि प्रदेश सहकारी ऐन, २०७६ को दफा ६६ र प्रदेश सहकारी नियमावली, २०७६ को नियम २२, २३, २४, २५ का विधि र प्रक्रियाहरू अपनाई असूल उपर गर्न कार्ययोजना तयार गरी ऋण असूलीलाई प्रभावकारी बनाउने।
५. प्रचलित कानूनमा तोकिएको सीमा भन्दा बढी ऋण लगानी गरेमा, ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा, एक पटक दिइसकेको सुरक्षण रीतपूर्वक फुकुवा नभई ऋण दिएमा, धितोको अस्वभाविक रुपमा बढी मूल्याङ्कन गरी ऋण लिए वा दिएमा कसूर गरेको मानिने हुँदा प्रदेश सहकारी ऐन, २०७६ को दफा ८५ मा उल्लेख भए बमोजिमका अन्य कसूरजन्य कार्य नगर्न, नगराउन सचेत गराउँदै विना धितो, पर्याप्त सुरक्षण नराखी ऋण लगानी नगर्ने।
६. प्रदेश सहकारी ऐन, २०७६ को दफा ४७ (२) मा विषयगत वा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न नपाउने र बचत तथा ऋणको मुख्य कारोबार गर्दै आएको भए ती संस्थाले तीन वर्षभित्रमा बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदाका बखतमा उल्लेख गरिएको मुख्य कारोबार गर्ने व्यवस्था मिलाउने भन्ने व्यवस्थालाई पालना गर्न आगामी बजेट तथा कार्यक्रम निर्माण गर्दा सो अनुरूप हुने गरी साधारणसभा मार्फत व्यवस्था मिलाउने।
७. प्रदेश सहकारी ऐन, २०७६ को दफा ६३ (४) बमोजिम "लेखा परीक्षण गर्न नियुक्त लेखा परीक्षक दफा ६४ (३) बमोजिम अयोग्य भएमा वा निजको मृत्यु वा अन्य कारणले लेखा परीक्षण गर्न सम्भव नभएको कुरा पुष्टि हुने आधार र कारण खोली आगामी साधारणसभाबाट अनुमोदन गर्ने, सञ्चालक समितिले रोष्टरमा भएका नामावलीको क्रमका आधारमा अर्को लेखापरीक्षकबाट लेखापरीक्षण सम्पन्न गराउन सक्नेछ। त्यसरी लेखा परीक्षण गराएको जानकारी रजिष्टार कार्यालयलाई दिनु पर्नेछ।" भन्ने व्यवस्था भएकोले लेखा परीक्षक नियुक्तिका लागि साधारणसभामा प्रस्ताव लैजादा रोष्टर तयार गरी लैजाने व्यवस्था मिलाउने।

"कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान"

फोन नं. ०२५-५६५९८४

Amey
रजिष्टार



कोशी प्रदेश सरकार
उद्योग, कृषि तथा सहकारी मन्त्रालय
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय
इनरुवा, सुनसरी

प.सं. २०८३।०८४

च.नं.

८. संस्थाको साधारणसभाले निर्धारण गरेको बजेटको सीमाभित्र रही खर्च गर्ने, अनावश्यक र देखावटीपूर्ण खर्च नगर्ने, साथै सदस्यको क्षमता विकास गर्न सदस्य केन्द्रीत सदस्य शिक्षा, वित्तीय साक्षरता, विस्तारित मञ्चका कार्यक्रमहरू बजेट, कार्यक्रम र कार्ययोजना तयार गरी सञ्चालन गर्ने, गराउने।
९. सबै सहकारी संघ/संस्थाहरूले सहकारी विभागबाट सञ्चालनमा रहेको सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) मा संस्थाको मासिक तथा वार्षिक कारोबारको विवरण, निर्वाचन सम्बन्धी विवरण, सदस्यको विवरण, साधारणसभाको प्रतिवेदन, सम्पत्ति शुद्धीकरण सम्बन्धी विवरण, सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको मासिक बैठक तथा ऋण लिएको विवरण लगायतका विवरणहरू नियमितरूपमा अद्यावधिक गर्ने व्यवस्था मिलाउँदै कानूनले तोके अनुसारको दोहोरो सदस्यता अन्त्य गर्ने।
१०. सहकारी संघ/संस्थाले सहकारीको मुल्य, मान्यता र सिद्धान्त परिपालना गरी संस्था सञ्चालन गर्नु पर्दछ । साथै सहकारी संस्थाले सामाजिक परीक्षण गर्नु पर्ने व्यवस्था प्रदेश सहकारी ऐन, २०७६ को दफा ११५ मा उल्लेख भएबमोजिम यस कार्यालयबाट सामाजिक परीक्षण गर्ने मूल्याङ्कनका आधारहरू तथा सहकारी सिद्धान्त पालना रुजु सूचीसमेत जारी भएको सन्दर्भमा (कार्यालयको वेबसाईट pcrcto.p1.gov.np मा राखिएको) सहकारी संघ/संस्थाले यसको प्रयोग गर्ने व्यवस्था मिलाउने।
११. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघ/संस्थालाई जारी गरिएको निर्देशन, २०७४ (संशोधन सहित) मा भएका व्यवस्था अनुसार STR/TTR/SAR प्रतिवेदन वित्तीय जानकारी इकाई (FIU) को goAML मा आवद्ध भई विवरणहरू पठाउने व्यवस्था मिलाउने।
१२. सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७८ बमोजिम वित्तीय कारोबार गर्ने संघ/संस्थाहरूले PEARLS Monitoring System लाई पालना गरी संस्थाको वित्तीय संरचनालाई PEARLS का मानकले तोकेको सूचक भित्र राख्ने साथै संस्थाको समग्र व्यवस्थापकीय पक्षको अनुगमन (MoLMAC-Mobilization of Saving and Credit, Legal Obligations, Management, Accountability and Transparency, Cooperation with Stakeholders) र सदस्य केन्द्रीयता सूचकाङ्क (MCI) का सूचकहरूको पूर्ण परिपालना गर्ने।
१३. सहकारी संघ/संस्थाहरूले तरलता (Liquidity) कम्तीमा कुल बचतको १५% कायम राख्ने र सोभन्दा कम भए व्यवस्थापकले सञ्चालक समितिलाई जानकारी गराउने । तरलता व्यवस्थापनमा सञ्चालक समिति जिम्मेवार रहने। साथै सहकारी संघ/संस्थाहरूले मासिकरूपमा तरलताको गणना गर्ने व्यवस्था मिलाउने।

"कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान"

फोन नं. ०२५-५६५१८४

(Signature)
१५/८



कोशी प्रदेश सरकार
उद्योग, कृषि तथा सहकारी मन्त्रालय
प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय
इनरुवा, सुनसरी

प.सं. २०८३।०८४

च.नं.

१४. सहकारी संघ/संस्थाहरु एवं सहकारी बैंकले ऋण लगानीलाई अधिकतम उत्पादनमुखी, स्थानीय स्रोतसाधनहरुको प्रभावकारी परिचालन, व्यवसायिकताको विकास, वातावरण संरक्षण, रोजगारी सिर्जना आदिमार्फत गरिबी न्यूनीकरणतर्फ उच्च प्राथमिकता दिनुपर्ने। संस्थाको स्वीकृत विनियमको उद्देश्य र कार्य विपरीत व्यापार मात्र गर्ने उद्देश्यले कुनै पनि मालसामान तथा अचल सम्पत्ति खरिद नगर्ने।
१५. सहकारी संघ/संस्थाहरु समाजको आवश्यकताका आधारमा सदस्यहरुबाट सङ्कलित सेयर र बचत सदस्यलाई स्वावलम्बी बनाउन तिनै सदस्यलाई ऋण दिइने हुनाले सो ऋण फिर्ता नगरी सदस्यको बचत फिर्ता गर्न सकिदैन, स्वयं ऋणी कालोसूचीमा पर्ने, कालोसूचीमा परेका व्यक्तिहरुले अन्य वित्तीय संस्थाहरुमा कारोवार गर्न नपाउने, अन्य सामाजिक कारोवारमा समेत सहभागी हुन नपाउने व्यवस्था हुने भएकाले हाल सहकारीका बारेमा चलेका अनर्गल हल्लाका पछि कुनै सदस्यहरु नलाग्ने।
१६. सहकारी संघ/संस्थाले कसैलाई कमिसन एजेण्ट राखी वा कसैलाई कमिसनवापत कुनै पारितोषिक दिएर सेयर, बचत र कुनै प्रकारको रकम सङ्कलन नगराउने र सदस्य आफै संस्थामा गई मासिक बचत, सेयर वा किस्ता भुक्तानी गर्ने व्यवस्था मिलाउने।
१७. सहकारी संघ/संस्थाहरुले एक सदस्यलाई आफ्नो प्राथमिक पूँजीकोषको अधिकतम १५% भन्दा बढी ऋण प्रवाह नगर्ने तथा एक सदस्यबाट प्राथमिक पूँजीकोषको १०% भन्दा बढी बचत स्वीकार नगर्ने, ऋणमा सन्दर्भ ब्याजदरले तोकिएको सीमा भित्र मात्रै ब्याज र अधिकतम १% मात्रै सेवा शुल्क लिने, आवधिक बचत बढीमा ३ वर्षसम्मको मात्र स्वीकार गर्ने, सदस्य केन्द्रित कारोवार मात्रै गर्ने, एक वर्षको सेयर लाभांशको रकम सेयर पूँजीको १५% भन्दा बढी हुनेगरी वितरण गर्न नहुने, आफ्नो कार्यक्षेत्रभित्र मात्रै कारोवार गर्ने व्यवस्था मिलाउने।
१८. सहकारी नियमावली, २०७५ को नियम ८१ (१) बमोजिम सञ्चालक समिति वा लेखा सुपरिवेक्षण समितिमा रहन नसक्ने व्यवस्था अनुसार सहकारी संस्थाको दर्ता तथा नियमन सम्बन्धी कार्यमा प्रत्यक्षरूपमा संलग्न वा मनोनयन हुने सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको समिति वा लेखा सुपरिवेक्षण समितिमा निर्वाचित वा मनोनित हुन सक्ने छैन भन्ने व्यवस्था रहेको हुँदा संघ/संस्थामा सोबमोजिम पदाधिकारी भए उक्त पद रिक्त मानी निर्वाचन/उपनिर्वाचनको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने।
१९. सहकारी संघ/संस्थाका सञ्चालक तथा कर्मचारीले संस्थाको सम्पत्तिको अपचलन तथा निजी प्रयोजनमा मनोमानी लगानी गरेको पाइएमा त्यस्ता सञ्चालक तथा कर्मचारीको घरघरानाबाट सरकारी बाँकी सरह त्यस्ता रकमहरु असुल उपर गर्न प्रदेश सहकारी ऐन, २०७६ को दफा ८५

"कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान"

फोन नं. ०२५-५६५१८४

(Signature)



कोशी प्रदेश सरकार
उद्योग, कृषि तथा सहकारी मन्त्रालय
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय
इनरुवा, सुनसरी

प.सं. २०८३।०८४

च.नं.

- मा भएका कसुरहरुका सम्बन्धमा दफा ८७ बमोजिम सजायको व्यवस्था भएकाले त्यस्ता सञ्चालक वा कर्मचारी रहेको कुनै जानकारी पाइएमा सम्बन्धित निकाय तथा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवामा कारबाहीका लागि निवेदन दिने व्यवस्था मिलाउने ।
२०. नियामक निकायबाट स्वीकृति नलिई सेवा केन्द्र सञ्चालन गरेको भए तथा स्वीकृति लिएर पनि हालसम्म सेवा केन्द्र सञ्चालनमा नरहेका भए यथाशीघ्र बन्द गरी जानकारी पठाउने ।
२१. सहकारी विभाग तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सहकारी संघ/संस्थालाई विभिन्न समयमा जारी गरिएको निर्देशनको पालना गर्ने गराउने व्यवस्था मिलाउने ।
२२. यस कार्यालयको नियमन क्षेत्राधिकारभित्रका सहकारी संघ/संस्थालाई लागू हुने जरिवानाको दर यसै सूचनाबाट सबैको जानकारीका लागि प्रेषित गरिएको हुनाले सकेसम्म जरिवाना तिर्नुपर्ने अवस्थामा नपुन्याउने र कारणबस कुनै पनि प्रकारका जरिवाना तिर्नु परेमा कसको कारण संस्थाले जरिवाना तिर्ने अवस्थामा पुगेको उसैबाट असुल उपर गर्ने ।
२३. सहकारी संघ/संस्थाले कारोबारको लेखा राख्दा यस कार्यालयले सूचीकृत गरेका सफ्टवेयरहरु मात्र प्रयोग गर्ने व्यवस्था मिलाउने । सूचीकृत सफ्टवेयरहरु डेक्सटपमा आधारित भए यथाशीघ्र क्लाउडमा आधारित भई राख्ने व्यवस्था मिलाउने ।
२४. मिति २०८३।०४।१२ मा रजिष्ट्रारको अध्यक्षतामा बसेको कार्यालयको बैठकबाट प्रदेश सहकारी ऐन, २०७६ को दफा ८८ अनुसार तपसिलबमोजिम जरिवाना गर्ने निर्णय भएको हुँदा सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराईन्छ । तपसिलमा उल्लिखित विषयबाहेक दफा ८८ बमोजिमका अन्य विषयमा तत्काल रजिष्ट्रारले तोके बमोजिम जरिवाना हुनेछ ।

तपसिल

सि.नं.	विवरण	जरिवाना
१	ऐनको दफा २१ (३) बमोजिम प्रत्येक वर्षको माघ १५ भित्र विवरण अध्यावधिक नगरेमा	बचत तथा ऋण सहकारी संस्थाको हकमा प्रत्येक वर्षका लागि रु.१५००।- र अन्य विषयगत सहकारी संघ/संस्थाका लागि ५००।- (ऐनको व्यवस्था अनुसार)
२	ऐनको दफा ३६ (२) बमोजिम छ महिना भित्र साधारण सभा नगरेमा	संस्थाको पछिल्लो वासलातको आधारमा (प्रत्येक वर्षको लागि) ५० लाख सम्म ५००। ५० लाख देखि १ करोड सम्म १०००। १ करोड देखि २.५० करोड १५००।- २.५ करोड देखि ५ करोड २०००।- ५ करोड देखि १० करोड ३०००।- १० करोड देखि १ अर्ब ५०००।- १ अर्ब माथि रु.१००००।-

(Signature)

"कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान"

फोन नं. ०२५-५६५१८४

रजिष्ट्रार




कोशी प्रदेश सरकार
उद्योग, कृषि तथा सहकारी मन्त्रालय
प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय
इनरुवा, सुनसरी

प.सं. २०८३।०८४

च.नं.

३	ऐनको दफा ६०(१) बमोजिमको प्रतिवेदन साधारण सभा भएको ३० दिन भित्र नियामक निकायमा पेश नगरेमा	रु. २००।- (दुई सय)										
४	ऐनको दफा ६३ (३) बमोजिम लेखा परीक्षक नियुक्तिको जानकारी नपठाएमा	५००।- (पाँचसय)										
५	ऐनको दफा ६३ (४) बमोजिम नियम विपरीत लेखा परीक्षक परिवर्तन गरेमा	५०००।- (पाँचहजार)										
६	ऐनको दफा ६२ (१) लेखा परीक्षण असोज मसान्त भित्र नगरेमा	१०००।- (एकहजार)										
७	कोपोमिसबाट मासिक विवरण नपठाएकोमा	<table><tr><td colspan="2">संघ/संस्थाको पछिल्लो वासलातको आधारमा प्रति महिना</td></tr><tr><td>५० लाख सम्म रु. १०।-</td><td>२.५ करोड देखि ५ करोड २००।-</td></tr><tr><td>५० लाख देखि १ करोड सम्म रु. २०।</td><td>५ करोड देखि १० करोड ४००।-</td></tr><tr><td>१ करोड देखि २.५० करोड रु. १००।-</td><td>१० करोड देखि १ अर्ब १०००।-</td></tr><tr><td></td><td>१ अर्ब माथि रु. २०००।-</td></tr></table>	संघ/संस्थाको पछिल्लो वासलातको आधारमा प्रति महिना		५० लाख सम्म रु. १०।-	२.५ करोड देखि ५ करोड २००।-	५० लाख देखि १ करोड सम्म रु. २०।	५ करोड देखि १० करोड ४००।-	१ करोड देखि २.५० करोड रु. १००।-	१० करोड देखि १ अर्ब १०००।-		१ अर्ब माथि रु. २०००।-
संघ/संस्थाको पछिल्लो वासलातको आधारमा प्रति महिना												
५० लाख सम्म रु. १०।-	२.५ करोड देखि ५ करोड २००।-											
५० लाख देखि १ करोड सम्म रु. २०।	५ करोड देखि १० करोड ४००।-											
१ करोड देखि २.५० करोड रु. १००।-	१० करोड देखि १ अर्ब १०००।-											
	१ अर्ब माथि रु. २०००।-											



भुपेन्द्र खनाल

रजिष्ट्रार

रजिष्ट्रार